

फस्टाउंदो अनौपचारिक व्यापार

किरण आचार्य

काठमाडौं, १९ बैशाख

भारतीय नीति-निर्माताले नेपाललाई जीति हुये पनि, नेपालीले भारतलाई जीति गाली गरे पनि दुई देशका जनतावीचको 'रोटी बेटी' सम्बन्धमा भने हुने कमी आएको छैन। दुई देशका नागरिकवीचको कृषि व्यापार सम्बन्धका कारण अनौपचारिक कृषि व्यापार पनि फस्टाउंदो ऋम्मा रहेको एक अध्ययनले देखाएको छ।

साउथ एसियन चाच अम ट्रेड, इकोनोपिक्स एड इन्हामोमेन्ट (सावती) ले दुई देशको सीमा क्षेत्रमा हुने अनौपचारिक व्यापारमाथि गरेको अध्ययनले बीउ-बीजन, मल र कृषि यन्त्रसमेतको कृषि सामग्रीको औपचारिकभन्दा अनौचारिक रूपमै बढी हुने गरेको देखाएको छ। "सावतीले सीमित क्षेत्रमा गरेको अध्ययनले सीमा क्षेत्रमा मल, बीउ र कृषि यन्त्रको खारिद विक्ती अनौपचारिक रूपमै हुने गरेको देखाएको छ," अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सावतीका अध्यक्ष पोखराज पाण्डेले भने, "राष्ट्रिय रूपमा कारिङ्? अर्व रकम बराबरको अनौपचारिक व्यापार कृषि उपजकै हुन सक्ने अनुमान गरिएको छ।" सावतीले गरेको अध्ययन प्रतिकात्मक रहे पनि मुलुकभरको अवस्थावारे थप अध्ययन गरी देखिएका चुनौती टाउन पहल गर्नुपर्ने सुझाव उनको छ।

भारतको कन्जुमर युनिटी एन्ड ट्रस्ट सोसाइटी (सीयूएस इन्टरनेशनल) र सावतीको सहकार्यमा गरिएको अध्ययन नेपाल-भारत र भारत-बगलादेशको सीमा क्षेत्रमा कृषि सामग्रीको अनौपचारिक व्यापारमा केन्द्रित थियो। नेपालमा भारतबाट सबैभन्दा बढी रासायनिक मल, धानको बीउ र स्ये मेसिन भारतीय सीमावर्ती बजारबाट अनौपचारिक रूपमा नेपालमा भित्रिएको पाइएको छ भने नेपालबाट गुन्हीको बीउ भारतमा जाने गरेको छ। भारतबाट धान, आलु, रासायनिक मल,



ठाक्करका सामानहरूलगायत बगलादेशका सीमावर्ती क्षेत्रमा जाने गरेको तथा बगलादेशबाट धानको बीउ र सिडी पम्पलवागाएतका कृषि सामग्री भारतमा अनौपचारिक रूपमा भित्रमे गरेको निर्धार्ष अध्ययनको छ।

नेपाल र भारतको सीमाक्षेत्रका दुई/दुई तथा भारत र बगलादेशको सीमा क्षेत्रका दुई/दुई नाका छोट गरी अध्ययन गरिएको थियो। "अध्ययनका लागि छानिएका धनुषा र मुनसीमा भारतबाट सोनो मनमुली चापल, तरकारीको बीउ, डिएपी मल र स्ये मेसिनहरू अनौपचारिक रूपमा आयात गरिएको पाइएको छ," अध्ययन प्रतिवेदनमा भानिएको छ, "नेपालबाट गौतम र एनएल २९७ जातको गुन्हीको बीउ भारतको विहार राज्यको मधुवनी र अररियामा अनौपचारिक व्यापारको माध्यमबाट पुऱ्योको पाइयो।" नेपाल-

भारतवीचको सास्कृतिक तथा सामाजिक सम्बन्धका कारण अनौपचारिक व्यापारलाई एकै पटक कम गर्ने नसकिने तर यस्तो व्यापारको कारण आइपर्न सक्ने चुनौती कम गर्न सरकारले कदम चाल्युपर्ने सुझाव प्रतिवेदनको छ।

व्यापार विज्ञ तथा पूर्वसचिव पुरुषोत्तम ओङ्काले वर्षदिविय नेपाल-भारत सीमा क्षेत्रको अनौपचारिक व्यापार व्यवस्थित गर्नुपर्ने बताए। "अध्ययनले साकेतिकरणमा देखाएजस्तै अनौपचारिक व्यापार बढो ऋम्मा छ, यसका धेरै चुनौतीपूर्ण पक्ष पनि भएकाले व्यवस्थित गर्न आवश्यक छ," मगलबाट अध्ययनमाथि छलफल गर्न आयोजित कार्यक्रममा उनले भने, "नेपालको बीउ गुणस्तरीय हुने भएकाले भारतमा जाने गरेको छ, तर भारतबाट अनौपचारिक रूपमा आउने बीउ र मल गुणस्तरीयभन्दा पनि कम मूल्य

पर्ने भएकाले बढो छ।" खुला सीमाका कारण पनि अनौपचारिक व्यापार रोक्न महज नभएको तर यसलाई व्यवस्थित गर्न नेपाल भारत सीमामा पायक पर्ने गरी 'बोर्डर हाटबजार' सञ्चालन गर्नुपर्ने सुझाव उनको छ।

दुई देशको सीमा नाकाहस्त्रबाट आवत्जावत गर्न सहज हुने तथा समयको बचत हुने, सामाजिक-आर्थिक सम्बन्ध गाडा हुनु, सरकारी नीति फिलो हुनु तथा नियामक निकाय कमजोर हुनु, कम मूल्यमा उपलब्ध हुनु र कृषि सामग्रीबाट जनचेतनाको कमी हुनु समेतलाई अध्ययनले अनौपचारिक व्यापार फस्टाउंदुको कारक मानेको छ। बीउ, मल र विषादीको अनौपचारिक व्यापारको जोखिम बढी भएकाले पनि सम्भावित जोखिम कम गर्नुपर्ने सुझाव अध्ययनको छ।

समस्या समाधानका लागि भारतको अनुदान प्रणालीसँग मेलखाने अनुदान प्रणाली नेपालको अनुदान प्रणाली व्यवस्थित गर्नुपर्ने, वितरण प्रणालीमा सुधार गर्नुपर्ने, कृषि उपजको गुणस्तरियता काम गर्ने सक्षम निकाय सक्रिय बन्नुपर्ने, प्रक्रियात भन्टट कम गर्नुपर्ने, औपचारिक व्यापारलाई प्रोत्साहन गर्नुपर्ने र कृषक तथा उपभोक्तास्तरमा जनचेतना जगाउनुपर्ने लगायतका सुझाव अध्ययनले नीति निर्मातालाई सुझाएको छ।

कृषि विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीले नेपाल भारतवीच खाद्य सामग्रीको पनि अनौपचारिक व्यापार उच्च रहेको बताए। कातिपय उज्जमा औपचारिक व्यापारमै नीतिगत तथा सरचनागत समस्या रहेको बताएर उनले अनौपचारिक व्यापारको जोखिम कम गर्नेमा मन्त्रालय प्रतिवेद रहेको जानकारी दिए। वाणिज्य मन्त्रालयका सहसचिव रवि सैनुले एसपीएस र टिवीटी जस्ता मापदण्ड लागू गर्ने सक्ति अनौपचारिक तथा औपचारिक दुवै व्यापार नियन्त्रण हुने बताए। उनले नेपाल भारत द्विदेशीय सम्झौतमा एकीकृत क्वारेन्टाइन तथा प्रयोगशाला सुविधाको पहल भइरहेको जानकारी दिए।